



घरपझोड राजपत्र

घरपझोड गाउँपालिका
गाउँ कार्यपालिकाद्वारा प्रकाशित

खण्ड : १) जोमसोम, असार ०९ गते, २०७७ साल (संख्या : २)

भाग - १

घरपझोड गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, मुस्ताङको
सूचना

घरपझोड गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७

प्रस्तावना: नेपालको संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्र भित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम घरपझोड गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यो ऐनको नाम घरपझोड गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७ रहेको छ ।

(२) यो ऐन घरपझोड गाउँपालिका क्षेत्र भित्र तुरुन्त लागू हुनेछ ।

२. परिभाषा: (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “ऐन” भन्नाले घरपझोड गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७ सम्झनु पर्छ ।

- (ख) “कार्यपालिका” भन्नाले घरपझोड गाउँ कार्यपालिका सम्झनु पर्छ ।
- (ग) “गाउँपालिका” भन्नाले घरपझोड गाउँपालिका सम्झनु पर्छ ।
- (घ) “सभा” भन्नाले संविधानको धारा २२२ बमोजिमको गाउँ सभा सम्झनु पर्छ ।
- (ङ) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनु पर्छ ।

३. नियम बनाउने अधिकार: (१) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकाले आफ्नो सबै काम सुचारु रूपले सम्पादन गर्न र विभिन्न विषय क्षेत्रगत कार्य जिम्मेवारी निर्वाह गर्न विषय क्षेत्रगत इकाईहरूले अपनाउनु पर्ने सबै प्रशासकीय विषयका कार्यविधि नियमित गर्नको निमित्त गाउँपालिकाले आवश्यक नियम बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियम बनाउँदा गाउँपालिकाले संघीय तथा प्रदेश ऐन बमोजिमका विषयमा समेत आवश्यकता अनुसार नियम बनाई लागू गर्न सक्नेछ ।

४. निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने: (१) संविधान तथा यस ऐन अन्तरगत बनेको नियमावलीको अधिनमा रही घरपझोड गाउँ कार्यपालिकाले आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड बनाई लागू गर्न सक्नेछ ।

५. बचाउ: यो ऐन प्रारम्भ हुनु पूर्व घरपझोड गाउँपालिका गाउँ कार्यपालिकाद्वारा बनाई लागू गरिएका नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड आदि यसै ऐन बमोजिम भएको मानिनेछ ।

आज्ञाले,
गौरी प्रसाद आचार्य
घरपझोड गाउँ कार्यपालिकाको
प्रमुख प्रशासकीय अधिकृत
मिति: २०७७/११/२८